

आज मिति २०७६/०७/२२ गते भीमेश्वर नगरपालिकाका कार्यबाहक नगर प्रमुख कमला बस्नेतज्यूको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको ४३ औं बैठकमा तपशिल बमोजिमका पदाधिकारीहरूको उपस्थिति रही देहाय बमोजिम निर्णय गरियो ।

उपस्थिति

श्री कमला बस्नेत	कार्यबाहक नगर प्रमुख
श्री मान बहादुर खड्का.....(प्र. प्र.अ.)	सचिव
श्री बिर बहादुर थामी	वडा अध्यक्ष भी.न.पा. १
श्री विराजमान श्रेष्ठ	वडा अध्यक्ष भी.न.पा. २
श्री हरिसरण शिवाकोटी	वडा अध्यक्ष भी.न.पा. ३
श्री हरिवंश चौलागाईं	वडा अध्यक्ष भी.न.पा. ४
श्री रामचन्द्र बस्नेत	वडा अध्यक्ष भी.न.पा. ५
श्री नबिन कुमार लामा	वडा अध्यक्ष भी.न.पा. ६
श्री कैलाश कुमार श्रेष्ठ	वडा अध्यक्ष भी.न.पा. ७
श्री नकुल के.सी.	वडा अध्यक्ष भी.न.पा. ८
श्री चित्र बहादुर भुजेल	वडा अध्यक्ष भी.न.पा. ९
श्री लालकृष्ण थामी	कार्यपालिका सदस्य
श्री दिपक धनुके.....	.कार्यपालिका सदस्य,
श्री सुमन सुनामकार्यपालिका सदस्य,
श्री रुपा शाही भुजेल	कार्यपालिका सदस्य,
श्री गौरी थामी	कार्यपालिका सदस्य,
श्री मन्जु बिश्वकर्मा	कार्यपालिका सदस्य,
श्री जमुना श्रेष्ठ	कार्यपालिका सदस्य,
श्री किरण वली.....	. कार्यपालिका सदस्य,

नगरकार्यपालिकाको ४३ औं बैठकका निर्णयहरू

मिति २०७६/०७/२२ गते दिनको २:३० बजे

निर्णय नं. १:- यस नगरपालिकामा कार्यरत सर्भेक्षक दिपिन्द्रकुमार यादव आफुलाई घर पायक पर्ने स्थान बोधेबसाईन नगरपालिका सप्तरीमा सरुवा भइ गएको र घरजग्गा नापीनक्सा सम्बन्धि काम गर्न तत्काल केन्द्रबाट समेत सर्भेक्षक (सहयाकस्तर पाचौं) आउने सम्भावना कम रहेकोले उक्त रिक्त सर्भेक्षकको दरबन्दीमा स्थायी ब्यबस्था नभएसम्मका लागि सर्भेक्षक जना १ तथा आ.ब. ०७६/७७ को विनियोजन ऐन २०७६ मा नगर क्षेत्रको सडक तथा सार्वजनिक सम्पत्ति संरक्षण शिर्षकमा विनियोजित बजेटबाट पारिश्रमिक पाउने गरि अमिन १ जना (सहायक स्तर चौथो) जनशक्ती सेवा करारमा लिने निर्णय गरियो

निर्णय नं.२:- यस कार्यालयका लेखा अधिकृत सुजन सुबेदी कागेस्वरी मनहरा नगरपालिकामा सरुवा भई जान सरुवा सहमति माग गरेकोमा कार्यालयले दिएको सरुवा सहमतिलाई अनुमोदन गर्दै रिक्त रहने लेखा अधिकृतको कामकाज गर्न अर्को ब्यबस्था नभएसम्मको लागि यसै कार्यालयका बरिष्ठ आन्तरिक लेखापरिक्षण अधिकृत जगदीश अर्याललाई लेखा अधिकृतको जिम्मेवारी दिन कार्यालयलाई निर्देशन गर्ने निर्णय गरियो

निर्णय नं. ३:- यस नगरपालिकाद्वारा भी..न.पा.६ खोर्थलिमा निर्माण गरिएको भ्यू टवार संचालन गर्न आवश्यक रहेकोमा भी..न.पा.६ खोर्थलि क्षेत्रमा बस्ने गणेश बहादुर कार्कीले विनियोज ऐन २०७६ मा तोकिएको न्युनतम भाडा बार्षिक रु ५०,०००/- (पचास हजार मात्र) मा भ्यूटवार संचालन गर्न माग गरेकोमा कार्यालयले निजसंग गरेको सम्झौता अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४ :- सिन्धुपाल्चोक र दोलखा जिल्लाको सिमानामा यस नगरपालिकाबाट निर्माणाधीन भीमेश्वर प्रवेशद्वारमा खानेपानी ब्यबस्थापन गर्न स्थानीय समुदाय र नगरपालिका बीच भएको सहमति बमोजिम २० घ.मि.को खानेपानी ट्यांकी आहालडाडामा निर्माण गरी भीमेश्वर प्रवेशद्वारमा खानेपानी ब्यबस्थापन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४ :- यस नगरपालिकाको वडा नं.३ बसपार्कमा अरनिको यातायात सेवा समितिको टिकट काउन्टर रही सोहि स्थानबाट टिकट काट्ने ब्यबस्था भएकोमा केहि वर्ष

देखि सातदोबाटोमा टिकट काउन्टर रहेकोमा टोल विकास सस्थाबाट समेत फोहरमैला, बजार ब्यबस्थापन लगायत विभिन्न कठिनाइ भएको भनि गुनासो समेत आएकोले अरनिको तथा रोल्वालिंग यातायात समितिलाई बसपार्क बाटै टिकट काट्ने ब्यबस्था मिलाउन पत्राचार गर्ने निर्णय गरियो ।

निर्णय नं. ५ :- यस नगरपालिकाको ऐतिहासिक शहर द्वाल्खा सम्पदा बस्ति क्षेत्र भित्र रहेका एकल र बहुस्वामित्वका भूकम्प पिडित लाभग्राहीहरुको वडा कार्यालय वडा नं २ बाट सिफारिस भइ आएका अन्तिम नामावली स्वीकृत गरी शहरी विकास तथा भवन निर्माण विभाग मार्फत राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा पठाउने तथा उक्तक्षेत्र सम्पदा क्षेत्र भएकोले पुननिर्माणको हालको समय सीमा पुनारावोलोकन गरिदिन अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. ६ :- साबिक लाकुरीडाडा गाबिस हाल भीमेश्वर नगरपालिका वडा नं. ९ निगालेमा रहेको हुलाक सेवा कार्यालय उक्त स्थानबाट सिन्धुपाल्चोकको मुडेमा सारेको जनगुनासो आएकोले उक्त हुलाक सेवा भीमेश्वर नगरपालिका वडा नं.९ को दारेगौडा वडा कार्यालयमा संचालन गर्न आवश्यक ब्यबस्था मिलाई सोहि स्थानबाट संचालन गर्न जिल्ला हुलाक कार्यालय दोलखामा लेखि पठाउने निर्णय गरियो ।

निर्णय नं. ७ :- यस नगरपालिका वडा नं . १ सुस्पाक्षमावती स्थित हरियाली खाद्यान्न उत्पादन कृषक समुहले गर्भवती आमा स्वास्थ्य कार्यक्रम संचालन गर्न लोकल कुखुरापालन गरि चाल्ला उत्पादन गर्ने हयाचरी मेशिन अन्य गैर सरकारी सस्थाबाट प्राप्त भएको र बिजुलीको भोल्टेज मिलाउन नसकी उक्त मेशिन संचालनमा ल्याउन नसकेको भनि हयाचरी मेशिन चलाउन सोलार वा जेनेरेटर आवश्यक भनि माग गरेकोमा गर्भवती आमा तथा नवजात शिशु समक्षण गर्न जनतासंग उपमेयर कार्यक्रमबाट २२० भोल्ट क्षमताको जेनेरेटर थान एक खरिद गरि उपलब्ध गराउने निर्णय गरियो ।

